

**चौतारा साँगाचोकढी नगरकार्यपालिका कार्यालयको आन्तरीक आय ठेक्का सम्झौता सम्बन्धि
अत्यन्त जरुरी सूचना ।**

यस चौतारा साँगाचोकढी नगरकार्यपालिकाको कार्यालयले स्थानीय सरकार संचालन ऐन, २०७४, ३ नं प्रदेश सरकारको प्रदेश आर्थिक ऐन, २०७५ तथा नदीजन्य पदार्थ (संकलन र उपयोग) कार्यविधि, २०७५ र चौतारा साँगाचोकढी नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) सम्बन्धी कार्यविधि, २०७५ मा भएको व्यवस्था बमोजिम आ.व. २०७६/०७७ मा तपशिलमा उल्लेखित ठेक्का शिर्षकहरुमा आय संकलनलाई ठेक्काद्वारा व्यवस्थित गर्नको लागि मिति २०७६/०१/२२ मा यस कार्यालयबाट शिलबन्दी वोलपत्र माग भएकोमा तपशिलमा उल्लेखित आन्तरीक आय ठेक्का शिर्षकहरुमा पर्न आएका शिलबन्दी वोलपत्रहरु मध्ये सबैभन्दा बढी कबोल अंक भएका वोलपत्रलाई यस कार्यालयबाट स्वीकृत गरीएको हुँदा आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) सम्बन्धी कार्यविधि, २०७५ को दफा ५ मा भएको ब्यबस्था अनुसार यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र मान्यता प्राप्त बाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टीका साथ सम्झौताका गर्नका लागि यस कार्यालयमा सम्पर्क राख्नु हुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सो समयभित्र स्वीकृत भएका फर्म सम्झौता गर्न नआएमा दोस्रो बढी अंक भएको वोलपत्र कबोल गर्ने फर्मलाई नियमानुसार ठेक्का दिईने विषय समेत यसै सूचनाद्वारा जानकारीको लागि अनुरोध गरिन्छ ।

सि.नं	आन्तरीक आय ठेक्का विवरण	स्वीकृत भएको फर्मको नाम र ठेगाना	स्वीकृत ठेक्का रकम(भ्याट बाहेक)
१	आय ठेक्का नं. १/२०७६/०७७- ईन्द्रावती नदीको वनदेउको ५९ कि.मी. देखी झ्याडी खोला सम्मको क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल र रोडा घाटगद्दी एवं विक्री (स्वीकृत खानी क्षेत्र बाहेक) बापतको आय संकलन	श्री काली निर्माण सेवा, कोटेश्वर, काठमाडौँ	रु.२२०,०००,०००/- (बाईस करोड रुपैया मात्र ।)
२	आय ठेक्का नं. २/२०७६/०७७-सुनकोशी नदीको साँगाचोकको सिम्ले देखी बलेफी सम्मको क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल र रोडा घाटगद्दी एवं विक्री (स्वीकृत खानी क्षेत्र बाहेक) बापतको आय संकलन	श्री सुदिपा ट्रेडिङ कम्पनि प्रा.लि, वल्लु-१४, काठमाडौँ ।	रु.६६,८००,०००/- (छ करोड अठसठ्ठी लाख रुपैया मात्र ।)

